

विधेयकमा प्राप्त संशोधनको सूचनाहरूको एकीकृत विवरण
(प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ११४ सँग सम्बन्धित)

विधेयकको नाम: अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३

संशोधनको सूचना पेस गर्नुहुने माननीय सदस्यहरू (दर्ताको क्रमानुसार):

दर्ता न.	माननीय सदस्यहरूको नाम, थर
१.	मा. बुद्धि प्रसाद पन्त
२.	मा. सन्दीप राना, मा. पवित्रा बि.क.
३.	मा. रेनुका काउँचा, मा. बासना थापा
४.	मा. संतोष सुब्बा, मा. मनमाया विश्वकर्मा
५.	मा. सुशील खड्का
६.	मा. नितिमा भण्डारी (कार्की)

संशोधनको विवरण:

क्र.स.	संशोधनको सूचना पेस गर्नुहुने माननीय सदस्यहरू	विधेयकको दफा	संशोधनको बेहोरा
१.	मा. बुद्धि प्रसाद पन्त	२	<u>मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २८ पछि थप गर्न विधेयकमा प्रस्ताव गरिएको दफा २८क. मा देहायको उपदफा (७) थप गर्नुपर्ने:</u> “(७) उपदफा (१) देखि उपदफा (६) सम्मका सम्पूर्ण प्रक्रियाहरू पूरा गरी गन्तव्यतर्फ हिँडेका ढुवानी साधनलाई निर्वाध रूपमा गन्तव्यमा पुग्न दिइने छ।”
२.	मा. रेनुका काउँचा, मा. बासना थापा	२	<u>मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २८ पछि थप गर्न विधेयकमा प्रस्ताव गरिएको दफा २८क. को उपदफा (३) मा रहेका,</u> - “विभागले तोकेको” भन्ने शब्दहरूको सट्टा “नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कम्तीमा ३० दिनको सार्वजनिक सुझाव समेतको अवधि दिई तोकेको मापदण्डअनुसार” भन्ने शब्दहरू राख्नुपर्ने। <u>सोही उपदफाको अन्त्यमा देहायको वाक्य थप गर्नुपर्ने:</u> - “मापदण्ड कार्यान्वयन गर्नु अगि अनिवार्य रूपमा संसद्को सम्बन्धित समितिमा रायको लागि पेस गर्नु पर्नेछ।”
३.	मा. संतोष सुब्बा, मा. मनमाया विश्वकर्मा	२	<u>मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २८ पछि थप गर्न विधेयकमा प्रस्ताव गरिएको दफा २८क. मा देहायको उपदफा (७) र (८) थप गर्नुपर्ने:</u> “(७) यस दफा बमोजिम संकलन हुने भू-अवस्थिति वा अन्य व्यक्तिगत विवरणसम्बन्धी जानकारी तथा डाटा गोप्य राखिनेछ र त्यस्तो विवरण अनुगमन उद्देश्यबाहेक अन्य प्रयोजनका लागि प्रयोग वा तेस्रो पक्षलाई हस्तान्तरण गरिने छैन।

क्र.स.	संशोधनको सूचना पेस गर्नुहुने माननीय सदस्यहरू	विधेयकको दफा	संशोधनको बेहोरा
			(८) उपदफा (७) विपरीत अनुगमन उद्देश्यबाहेक अन्य प्रयोजनका लागि कुनै पनि गोप्य जानकारी तथा डाटा प्रयोग गरिएको वा तेस्रो पक्षलाई हस्तान्तरण गरिएको पाइएमा प्रचलित कानून बमोजिम फौजदारी कारबाही तथा पीडित पक्षले गोपनीयता हनन भएको आधारमा आवश्यक क्षतिपूर्ति समेतको मागदाबी गर्न सक्नेछ।”
४.	मा. सुशील खड्का	२	<u>मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २८ पछि थप गर्न विधेयकमा प्रस्ताव गरिएको दफा २८क. को उपदफा (५) को सट्टा देहायको उपदफा (५) राख्नुपर्ने:</u>
५.	मा. नितिमा भण्डारी (कार्की)		“(५) यस दफा बमोजिमको विवरण वेबमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणालीमा प्रविष्ट भए नभएको सम्बन्धमा विभागले नियमित रूपमा अनुगमन गर्ने वा गराउने छ।”
६.	मा. सुशील खड्का	२	<u>मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २८ पछि थप गर्न विधेयकमा प्रस्ताव गरिएको दफा २८क. मा रहेको उपदफा (६) हटाउने र उपदफा (५) पछि देहायको उपदफा (६), (७), (८) र (९) थप गर्नुपर्ने:</u> “(६) उपदफा (५) बमोजिम अनुगमन गर्दा अन्तःशुल्क लाग्ने वस्तु बाहेकका अन्य आन्तरिक उत्पादनतर्फको वस्तुको विवरण वेबमा आधारित अनलाइन ढुवानी अनुगमन प्रणाली (भिसिटिएस) मा प्रविष्ट गरी वा नगरी आन्तरिक ओसारपसार हुँदाका बखत जारी भएको बिल बीजकभन्दा बढी परिमाण वा बीजकमा उल्लेख गरेभन्दा फरक प्रकृतिको वस्तु फेला परेमा वा बिल बीजक जारी नगरी वस्तुको ढुवानी गरेको पाइएमा कर अधिकृतले विक्रीकर्तालाई दफा २९ को उपदफा (१ख) बमोजिम पचास प्रतिशत जरिवाना गरी सम्बन्धित खरिदकर्तालाई आम्दानी बाँध्न लगाई गन्तव्यमा पठाउन सक्नेछ।

क्र.स.	संशोधनको सूचना पेस गर्नुहुने माननीय सदस्यहरू	विधेयकको दफा	संशोधनको बेहोरा
			(७) उपदफा (५) बमोजिम अनुगमनको क्रममा ढुवानी भएको वस्तु आन्तरिक उत्पादन नभई भन्सार तथा भन्सार क्षेत्रभन्दा बाहिरबाट चोरी निकासी पैठारी भई ओसारपसार भएको पाइएमा भन्सार जाँचपास परीक्षण कार्यालयमा आवश्यक कारवाहीको लागि लेखी पठाउनु पर्नेछ। (८) उपदफा (४) बमोजिम अनुगमनको क्रममा अवैध सुन, चाँदी लगायतको बहुमूल्य धातु तथा पत्थर फेला परेमा नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाउन सक्नेछ। अनुसन्धानका क्रममा यस्ता वस्तु खरिदको स्रोत पुष्टि हुन नसकेमा आवश्यक कारवाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लेखी पठाउन सक्नेछ। (९) उपदफा (७) बमोजिमको कार्यको सम्बन्धमा कर अधिकृतले आवश्यक ठानेमा निर्णय गराई सम्बन्धित खरिद बिक्रीकर्ताको कारोबारको विस्तृत अनुसन्धान समेत गर्न सक्नेछ।”
७.	मा. रेनुका काउँचा, मा. बासना थापा	३	<u>आयकर ऐन, २०५८ को दफा ७२ पछि थप गर्न विधेयकमा प्रस्ताव गरिएको दफा ७२क. को उपदफा (१) मा रहेका,</u> - “नेपाल सरकारले दिएको निर्देशनको अधीनमा रही” भन्ने शब्दहरूको सट्टा “विभागले गरेको उजुरी, लेखापरीक्षण प्रतिवेदन वा वस्तुगत आधारमा भएको जाँचबाट आवश्यक देखिएमा” भन्ने शब्दहरू राख्नुपर्ने।
८.	मा. संतोष सुब्बा, मा. मनमाया विश्वकर्मा	३	<u>आयकर ऐन, २०५८ को दफा ७२ पछि थप गर्न विधेयकमा प्रस्ताव गरिएको दफा ७२क. को उपदफा (२) पछि देहायको उपदफा (३) थप गरी उपदफाक्रम मिलाउनु पर्ने:</u>

क्र.स.	संशोधनको सूचना पेस गर्नुहुने माननीय सदस्यहरू	विधेयकको दफा	संशोधनको बेहोरा
			“(३) यस दफाबमोजिम भएको गैरकर निर्धारणको शतप्रतिशत जरिवानाविरुद्ध चित्त नबुझ्ने पक्षले राजस्व न्यायाधिकरणमा पुनरावेदन गर्न पाउने छन्।”
९.	मा. सुशील खड्का	३	- दफा ३ झिक्नुपर्ने।
१०.	मा. नितिमा भण्डारी (कार्की)		
११.	मा. बुद्धि प्रसाद पन्त	४	<u>उपदफा (१) को अन्त्यमा देहायको वाक्य थप गर्नुपर्ने:</u> - “त्यसरी पुनः जाँच वा अनुसन्धान गर्दा राजस्व चुहावट वा छुली भएको पाइएमा उक्त वस्तुको जाँचपास देखिकै प्रक्रियाहरूमा संलग्न कर्मचारी वा अधिकृत पनि अनुसन्धानमा तानिने छन्।”
१२.	मा. रेनुका काउँचा, मा. बासना थापा	४	<u>देहायको उपदफा (४) थप गर्नुपर्ने:</u> “(४) भन्सार क्षेत्रभन्दा बाहिर हुने अनुसन्धान तथा कारवाही गर्दा विभागले आवश्यकताअनुसार नेपाल प्रहरी वा सम्बन्धित सुरक्षा निकायको सहयोग लिनु पर्नेछ र त्यस्तो समन्वयको कार्यविधि नेपाल सरकारले नियमावलीमार्फत तोक्नेछ।”
१३.	मा. सुशील खड्का	४	<u>उपदफा (२) र (३) मा रहेका,</u> - “चेकजाँच” भन्ने शब्दको सट्टा “जाँच” भन्ने शब्द राख्नुपर्ने।
१४.	मा. सन्दीप राना, मा. पवित्रा बि.क.	५	<u>उपदफा (३) मा रहेका,</u> - “नेपाल सरकार, अर्थ मन्त्रालयको निर्णय बमोजिम” भन्ने शब्दहरूको सट्टा “यो ऐन प्रारम्भ भएको मितिले ९० दिनभित्र नेपाल सरकारले सार्वजनिक रूपमा प्रकाशित गर्ने स्पष्ट कार्यविधि र समयसीमा बमोजिम” भन्ने शब्दहरू राख्नुपर्ने।
१५.	मा. संतोष सुब्बा, मा. मनमाया विश्वकर्मा	५	<u>देहायको उपदफा (४) थप गर्नुपर्ने:</u>

क्र.स.	संशोधनको सूचना पेस गर्नुहुने माननीय सदस्यहरू	विधेयकको दफा	संशोधनको बेहोरा
			“(४) उपदफा (१) बमोजिम खारेजी हुनु अगि आन्तरिक राजस्व विभाग र भन्सार विभागभित्रकै काम कारवाहीउपर अनुसन्धानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहने गरी एक स्वतन्त्र संरचना र प्रतिवेदन प्रणाली सहितको Internal Integrity Unit गठन गरिनेछ।”

प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ११३ को उपनियम (१) मा रहेका संशोधनसम्बन्धी सर्तहरूको अधीनमा रही ऐ.ऐ. नियमको उपनियम (२) बमोजिम क्र.स. १ देखि क्र.स. १५ सम्मका संशोधनको सूचनाहरू छलफलका लागि स्वीकृत।

.....
(डोल प्रसाद अर्याल)
सभामुख